



मंगला गाउँपालिका

# स्थानीय राजपत्र

खण्ड : १ बाबियाचौर, म्याग्दी, संख्या : ७ मिति : २०७५ साल असार २३

भाग-१

मंगला गाउँपालिका

## मंगला गाउँपालिकाको आर्थिक ऐन, २०७५

मंगला गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन

**प्रस्तावना :** मंगला गाउँपालिकाको आर्थिक वर्ष २०७५/२०७६ को अर्थ सम्बन्धि प्रस्तावनालाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने र छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम मंगला गाउँ सभाले यो ऐन बनाएको छ ।

### १. संक्षिप्त नाम र प्रारम्भ :

- यस ऐनको नाम " मंगला गाउँपालिकाको आर्थिक ऐन, २०७५" रहेको छ ।
- यो ऐन २०७५ साल श्रावण १ गतेदेखि मंगला गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।

२. सम्पति कर : गाउँपालिका क्षेत्रभित्र अनुसूची (१) बमोजिम एकिकृत सम्पति कर / घरजग्गा कर लगाइने र असुल उपर गरिनेछ ।
३. भूमि कर (मालपोत) : गाउँपालिका क्षेत्रभित्र अनुसूची (२) बमोजिम भूमि कर (मालपोत) लगाइनेछ ।
४. घर वहाल कर : गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै आंशिक तवरले वहालमा दिएकोमा अनुसूची (३) बमोजिम घर जग्गा वहाल कर लगाइने र असुल उपर गरिनेछ ।
५. व्यवसाय कर : गाउँपालिका क्षेत्रभित्र व्यापार व्यवसाय वा सेवामा पूँजिगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची (४) बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ ।
६. जडिबुटी कवाडि र जीवजन्तु कर : गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ती वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडि माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिड, प्वाँख, छाला जस्ता बस्तुको व्यावसायीक कारोबार गरेवापत अनुसूची (५) बमोजिमको कर लगाइने र असुल उपर गरिनेछ ।
७. सवारी साधन कर : गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची (६) बमोजिम सवारी साधन कर लगाइने र असुल उपर गरिनेछ । तर प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
८. विज्ञापन कर : गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापन अनुसूची (७) बमोजिम विज्ञापन कर लगाइने र असुल उपर गरिनेछ । तर प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
९. मनोरन्जन कर : गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूचि (८) बमोजिम मनोरञ्जन कर लगाइने र असुल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१०. बहाल बिटौरी शुल्क : गाउँपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूची (९) मा उल्लेख भए अनुसार हाट बजार वा पसल सोही अनुसूचिमा भएको व्यवस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असुल उपर गरिनेछ ।
११. पार्किङ शुल्क : गाउँपालिका क्षेत्रभित्र सवारी साधनलाई पार्किङ गराए वापत अनुसूची (१०) बमोजिम पार्किङ शुल्क लगाइने र असुल उपर गरिनेछ ।

१२. ट्रेकिङ, कोयोकिङ, क्यानोइङ्ग बन्जी जम्पिङ्ग जिपफ्लयर र न्याफिटिङ्ग शुल्क : गाउँपालिका क्षेत्रभित्र ट्रेकिङ, कोयोकिङ, क्यानोइङ्ग, बन्जी जम्पिङ्ग जिपफ्लयर र न्याफिटिङ्ग सेवा वा व्यवसाय संचालन गरेवापत (११) बमोजिमको शुल्क लागइने र असुल उपर गरिनेछ ।
१३. सेवा शुल्क, दस्तुर : गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूची (१२) मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहिबाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असुल उपर गरिनेछ ।
१४. पर्यटन शुल्क : गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरुबाट अनुसूची (१३) मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असुल उपर गरिनेछ । तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोही बमोजिम हुनेछ ।
१५. ढुङ्गा गिट्टी, बालुवा र ढुङ्गा शुल्क : वातावरणीय तथा पर्यावरणीय पक्षमा प्रतिकूल प्रभाव नहुने गरी जिल्ला समन्वय समितिले तयार पारेको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनका आधारमा गिट्टी बालुवा र ढुङ्गाको उत्खनन गरी बिक्री वितरण गरिनेछ ।
१६. कर छुट: यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थालाई कुनै पनि किसिमको कर छुट दिइनेछैन ।
१७. कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि : यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धित कार्यविधि गाउँपालिकाले तोके अनुसार हुनेछ ।

## अनुसूची-१

दफा २ सँग सम्बन्धीत

एकिकृत कर

बजारक्षेत्र (बाबियाचौर बजारको वगर देखि लामपाटा पहिरोको पूर्वसम्म)			अन्य क्षेत्रमा		
कच्चीघर	पक्की घर	कैफियत	कच्ची घर	पक्की घर	कैफियत
रु.१२०/-	रु.३००/-		रु. ५०/-	रु.१२०/-	
दुङ्गा माटोले बनेको जोडान देखिने कच्ची छाप्रो/झुप्रा घरकोसम्बन्धित वडा समितिको सिफारिसमा कर लाग्ने नलाग्ने निर्धारण गरिने ।					

## अनुसूची-२

दफा ३ सँग सम्बन्धीत

प्रस्तावित भूमि कर (मालपोत)

सि. नं.	क्षेत्रफलको सिमा	खेत				वारी			
		अवल	दोयम	सिम	चाहार	अवल	दोयम	सिम	चाहार
१	खेतमा ३ र वारीमा ५ रोपनी सम्म	५०	४०	३०	२०	४०	३०	२०	१०
२	प्रति रोपनी थप	१०	१०	५	५	५	५	५	५

## अनुसूची-३

दफा ४ सँग सम्बन्धीत

प्रस्तावित घर बहाल कर

कारोवारको रकममा १०%रकम कर लगाईने छ

## अनुसूचि-४

## दफा ५ सँग सम्बन्धीत

## व्यवसाय कर

क्र.स.	व्यवसायकोनाम	प्रस्तावित ०७५/०७६
१	डिलरसिप सबै प्रकारका (प्रतिडिलर)	३८५०
२	डिपार्टमेन्टलस्टोर्स	२००
३	सवारीसाधन विक्रेता	५५००
४	साइकलपसल	१६५०
५	मोटरसाइकलमर्मत पसल	३०००
६	निर्माणसामग्री, कम्प्युटर, विध्यूतसामान, क्यामेरा, टेलिभिजन, रेडियो, कार्पेट, पेट्रोलियम पदार्थ	२२००
७	हार्डवेयरपसल सबै प्रकारका	७०००
८	दैनिकउपयोग सामान	११००
९	दैनिकउपयोग सामानको थोक विक्रेता	५०००
१०	किरानापसल (खुद्रा)	८००
११	फलफुलतथा तरकारी पसल	६००
१२	फेन्सीपसल सबै प्रकारका	३६००
१३	सुनपसल, उच्च,माध्यम र सानो	५०००
१४	मनोरञ्जनकर (चलचित्र, भिडियो)	२२००
१५	सार्वजनिकपरिवहन सेवा (गाउँपालिका भित्र प्रधान कार्यालय भएको)	५५००
१६	सार्वजनिकपरिवहन सेवा (गाउँपालिका भित्र शाखा कार्यालय भएको)	३३००
१७	फोटोग्राफी	११००
१८	प्रयोगशाला	१३२०
१९	सिमेन्टव्लक उद्योग	२०००
२०	मेटमग्रिल उद्योग	३३००
२१	इट्टाउद्योग (चिमिन् भट्टा)	३८५००
२२	इट्टाउद्योग (साधारण भट्टा)	३३००
२३	एनसेल संचार सेवा	१६५००
२४	निजीमोवाइल सेवा केन्द्र	२२००
२५	निजीटेलिफोन तथा फ्याक्स सेवा	११००

२६	फ्याक्स, फोटोकपि तथा प्रिन्टर सेवा	११००
२७	मोवाइलफोन विक्रि तथ मर्मत सेवा	१५००
२८	कुरियरसेवा	११००
२९	साईवरसेवा	१३२०
३०	स्क्रिनप्रिन्ट तथा प्रकाशन	२२००
३१	फोनइन्क्वायरी	८८०
३२	आर्थिककारोवार समेत गर्ने वित्तिय कम्पनिको मुख्य कार्यालय	११०००
३३	वित्तियकम्पनिको शाखा कार्यालय	५५००
३४	विमाकम्पनि	६०५०
३५	विदेशीमुद्रा सतहि	२२००
३६	मनिट्रान्फर	२७५०
३७	निजिक्षेत्रका स्कुल, क्याम्पस, विश्व बिद्यालय	५५००
३८	निजिक्षेत्रका स्कुल, क्याम्पस, र १०+२	४४००
३९	निजिक्षेत्रका मा.बि. स्कुल	३३००
४०	निजिक्षेत्रका नि.मा.बि. स्कुल	२२००
४१	निजिक्षेत्रका प्रा.बि. स्कुल	११००
४२	निजिक्षेत्रका पूर्व प्रा.बि. स्कुल	९००
४३	निजिक्षेत्रका होस्टेलहरु	११००
४४	तालिमतथा अनुसन्धान केन्द्र	१६५०
४५	प्राविधिक शिक्षालय	२२००
४६	टाइपिडकम्प्युटर तथा भाषा प्रशिक्षण केन्द्र स्थापना	१६५०
४७	टाइपिड	१६५०
४८	कम्प्युटर	१५४०
४९	ट्युसनतथा कोचिड सेन्टर	२२००
५०	भाषाप्रशिक्षण केन्द्र	२२००
५१	भाषाप्रशिक्षण केन्द्र	३३००
५२	मनोरञ्जनकर अन्तर्गत प्रति भिडियो	२७५
५३	धितोपत्र कारोवार	१६५०
५४	निजिक्षेत्रका वाणिज्य बैंकहरु	११०००
५५	निजिक्षेत्र समेतको संलग्नता रहेको बैंकका शाखा कार्यालयहरु	११०००
५६	विमाकम्पनिका शाखा वा सम्पर्क कार्यालय	२७५०
५७	सर्भेयरसेवा	१६५०
५८	गैरसरकरी अस्पताल	२७५०

५९	सामुदायिक अस्पताल	२२००
६०	निजिस्तरका अस्पताल तथा रिसर्च प्रा.लि	२७५०
६१	नर्सिङहोम	३३००
६२	ल्यावतथा क्लिनिक	२०००
६३	होमियोप्याथीतथा प्राकृतिक चिकिस्ता क्लिनिक	१५००
६४	औषधीपसल थोक(जनस्वास्थ्य)	२७५०
६५	औषधीपसल थोक खुद्रा	२०००
६६	औषधीपसल आयुर्वेदिक	१३२०
६७	औषधीपसल पशु स्वास्थ्य	१५००
६८	पशुपंक्षीदाना पसल	१४३०
६९	जडीबुढी पसल	११००
७०	विशेषज्ञपरामर्श तथा अन्य व्यवसायीक सेवा	१६५०
७१	दन्तचिकोत्सक रिसर्च	१६५०
७२	पशुचिकोत्सक रिसर्च	११००
७३	कबिराज	७७०
७४	इन्जिनियर	१६५०
७५	कानूनव्यवसायी	२०००
७६	लेखापरिक्षक "क" वर्ग	२०००
७७	लेखापरिक्षक "ख" वर्ग	१५००
७८	लेखापरिक्षक "ग" वर्ग	१०००
७९	लेखापरिक्षक "घ" वर्ग	८००
८०	विमाएजिन्ट	११००
८१	सर्भेयर	३३००
८२	अनुवादक	७७०
८३	नोटरिपब्लिक सेवा	२२००
८४	अनुसन्धानकर्ता तथा परामर्श दाता भाषा अनुवादक समेत	२२००
८५	कम्प्युटरएनालुष्ट तथा प्रग्रामर	११००
८६	शेयरदलाल	११००
८७	सामानहुवानि कर्ता कम्पनि	१७६०
८८	संस्थागतपेन्टर	५५००

**अनुसूची-५**  
दफा ६ सँग सम्बन्धीत  
जडिबुटी, कवाडी र जीवजन्तु कर

क्र.स.	विवरण	शुल्क
१	उन	रु.500।-
२	खोटो	रु.२/-प्रति के.जि.
३	जडिबुटी	राजश्वदरको 13%
४	वनकपास	राजश्वदरको13%
५	कवाडीमालधातु जन्य प्रति बोरा	रु.२०।-
	कवाडीमालशिशु जन्य प्रति बोरा	रु. २।-
६	मृत वा मारिएको जन्तुको हाड, सिङ्ग, प्वाख, छाला आदिको (प्रतिवन्धित वाहेक)	रु.२०००।-

**अनुसूची-६**  
दफा ७ सँग सम्बन्धीत  
प्रस्तावित सवारीसाधन कर

क्र.स.	विवरण	शुल्क ०७४/०७५	शुल्क ०७५/०७६
१	मोटर साइकल	रु.१००।-	रु.३००।-
२	जिप, भ्यान	रु.३००।-	रु.५००।-
३	बस	रु.१२००।-	रु.१५००।-
४	निजि गाडी	रु.३००।-	रु.५००।-
५	पर्यटकगाडी	रु.५००।-	रु.५००।-
६	ट्रयाक्टर	रु.१०००।-	रु.१५००।-
७	ट्रक, ट्रिपर	रु.२०००।-	रु.२०००।-
८	स्काई भेटरमिनि	रु.५०००।-	रु. ६०००।-
९	स्काई भेटरहेभी	रु.५०००।-	रु.१००००।-



## अनुसूची-७

दफा ८ सँग सम्बन्धीत  
प्रस्तावित विज्ञापन कर

क्र.स.	विवरण	परिमाण (दस्तुर)
१	५० वर्गफि. सम्म	प्रतिफिटको रु. ३।-
२	५१ वर्गफि. भन्दा माथि	प्रतिफिटको रु. ६।-

## अनुसूची-८

दफा ९ सँग सम्बन्धीत

मनोरञ्जनकर

(मेला-पर्वमास्थापित मनोरञ्जन पसल पिड, रोटे पिड लगायत मनोरञ्जनात्मक क्रियाकलाप समेत)

कारोबार रकमको १०%

नोट: ५ दिन भन्दा बढी कुनै पानि मेला पर्च वापत कार्यक्रम संचालन गर्ने नपाइने ।

## अनुसूची-९

दफा १० सँग सम्बन्धीत

प्रस्तावित बहालबिटौरी शुल्क

गाउँपालिकामातहतका सार्वजनिक भवन तथा स्थलहरुमा सेवा लिएर वापत शुल्क

सि.नं.	विवरण	दर
१	भवनमा भए	रु. ५००/-प्रति दिन
२	खालिजग्गामा भए	प्रति ५० वर्ग मिटर रु १००/-

## अनुसूची-१०

दफा ११सँग सम्बन्धीत

प्रस्तावित पार्किङ्गशुल्क

गाउँपालिकालेतोकेको स्थानमा पार्किङ्ग गरे वापत लागने शुल्क

सि.नं.	विवरण	दर
१	मोटर साईकल	रु. १०/-प्रति दिन
२	कार, जीप, भ्यान	रु. २०/-प्रति दिन
३	बस, ट्रक, ट्याक्टर	रु. ५०/-प्रति दिन
४	डोजर, स्काभेटर	रु. १००/-प्रति दिन

## अनुसूची-११

दफा १२ सँग सम्बन्धीत

प्रस्तावित Rafting शुल्क

मंगलागाउँपालिका क्षेत्र भित्रका नदिमा Rafting गरेवापत प्रति बोट रु. १०००/-

## अनुसूची-१२

दफा १३ सँग सम्बन्धीत

सेवा शुल्क, दस्तुर

सि.नं.	विवरण	दस्तुर
१	सम्पतीमुल्यांकन प्रति हजार रुपैयाको	१%
२	आयस्रोतप्रमाणित प्रति हजार रुपैयाको	१%
३	१ करोडसम्मको सम्पति मुल्यांन गर्दा	१००००
४	१ करोड २ करोडसम्मको सम्पति मुल्यांन गर्दा	१२५००
५	२ करोड ३ करोडसम्मको सम्पति मुल्यांनगर्दा	१५०००
६	३ करोड ४ करोड सम्मको सम्पति मुल्यांन गर्दा	१७५००
७	४ करोड५ करोड सम्मको सम्पति मुल्यांन गर्दा	२००००
८	५ करोडभन्दा माथिको मुल्यांन गर्दा	२५०००
९	नाताप्रमाणित निवेदन दस्तुर सहित	२५०
१०	जन्म मितिप्रमाणित	२५०
११	विवाहप्रमाणित तथा अविवाहित प्रमाणित	२५०
१२	अंग्रेजिमाध्यममा सिफारिस	५००

१३	घर, पातालप्रमाणित	२५०
१४	व्यक्तिगतविवरण प्रमाणित	२५०
१५	जिवितसंगको नाताप्रमाणित	२५०
१६	हकवला वाहकदारप्रमाणित	२५०
१७	संरक्षकप्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगतसंरक्षक	२५०
१८	हकवला वाहकदारप्रमाणित	२५०
१९	संरक्षकप्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगतसंरक्षक	२५०
२०	मेला पर्वसञ्चालन अनुमति (बढिमा ५ दिन मात्र)	प्रति दिन रु. १०००/-
२१	नक्शापास	
२१.१	आरसीसीढलान ग्राउण्ड र पहिलो तला प्रति स्क्वायरफिट	५
२१.२	आरसीसीढलान तेथ्रो र चौथो तला प्रति स्क्वायर फिट	६
२१.३	आरसीसीढलान पाँचौ तला देखि प्रति स्क्वायर फिट	८
२१.४	ढुङ्गामाटोको जडान छानावाला	१०००
२१.५	छाप्राटहरा	५००
२२	संघ संस्थादर्ता सिफारीस	१०००
२३	संघ संस्थानविरण सिफारिस	५००
२४	घ वर्गकोइजाजत पत्र दर्ता	५०००
२५	घ वर्गकोइजाजत पत्र नविकरण	२५००
२६	व्यवसायदर्ता	२०००
२७	व्यवसायनविकरण	१०००
२८	सामाग्रीविक्री गर्ने पोके व्यापारी मासिक	१५००
२९	सामाग्रीविक्री गर्ने पोके व्यापारी दैनिक	१००
३०	सहकारीदर्ता शुल्क	०
३०.१	वचत तथा ऋणसहकारी	२०००
३०.२	उत्पादमुलकसहकारी	१०००
३०.३	महिलासहकारी	१०००

## अनुसूची-१३

दफा १४ सँग सम्बन्धीत

प्रस्तावित पर्यटन शुल्क

सि.नं.	विवरण	दस्तुर
१	मंगला गाउँपालिका भित्र प्रवेश गर्ने विदेशी पर्यटकका लागि	प्रति पटक रु. १००/-

## अनुसूची-१४

दफा १५ सँग सम्बन्धीत

ढुङ्गा गिटीवालुवा

सि.नं.	विवरण	दस्तुर
१	मंगलागाउँपालिका ढुङ्गा गिटी वालुवा	प्रति घन मिटर रु. ७० नघट्ने गरी गाउँ कार्यापालिको निर्णय अनुसारगरिने छ

आज्ञाले

विष्णु प्रसाद पौडेल

प्रमुख प्रशासकीय अधिकृत